

# କୁର୍ରିଏ ମହିମାନ

| ଶୋଭାଯୁ  
ପକ୍ଷିତେ ପ୍ରାଚୀତେ ରହିଲାଏ

ቁጥር	የተዘጋጀ ቅጽ/ቀፍ/ቤት	የተዘጋጀ ስም	የተዘጋጀ ደንብ	የተዘጋጀ ዓይነት
1.	1102 / 01.04.1999	ቤት አድራሻ የሚከፈል የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል የሚከፈል
2.	64 / 15.01.2004	የሚከፈል የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል የሚከፈል	የሚከፈል
3.	951 / 24.06.2004	የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል
4.	637 / 24.05.2005	የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል
5.	1673 / 24.11.2005	የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል
6.	647 / 19.05.2006	የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል
7.	167 / 08.06.2012	የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል
8.	353 / 04.05.2012	የሚከፈል የሚከፈል የሚከፈል	የሚከፈል	የሚከፈል

• የሚከፈል የሚከፈል

תעודת מסמך - 12

הנפקה

הנפקה, ינואר, 1999

מספר מסמך: 13-3-99-8-310-0

הנפקה מטעם —

הנפקה מטעם —

הנפקה, ינואר, 1999

הנפקה, ינואר, 1999

(הנפקה מטעם פה)

פה — א, פה (א)

הנפקה מטעם פה

הנפקה מטעם פה.

הנפקה מטעם פה. במחוקקת. בתקנות. בתקנות.

הנפקה מטעם פה. בתקנות. בתקנות. בתקנות.



הנפקה מטעם פה. בתקנות. בתקנות. בתקנות.  
הנפקה מטעם פה. בתקנות. בתקנות. בתקנות.  
הנפקה מטעם פה. בתקנות. בתקנות. בתקנות.

①

— 3 —

5--<sup>5</sup> 1985. 1985. 1985. 1985. 1985. 1985. 1985. 1985. 1985. 1985. 1985. 1985.

4-2000) 편집부, 1984, 「한국의 문학과 예술」, 348쪽 583-83, 원서 1, 원제, 1984

3-پارک ڈیکٹریٹ (فیصلہ) فیصلہ کے مطابق پارک ڈیکٹریٹ کا نام تغیرت کر دیا گی، اس کا نام پارک ڈیکٹریٹ (Faisalabad) کے طور پر گھنٹے 503-83، فیصلہ 14 فروری 1983ء

Digitized by srujanika@gmail.com

1. 1997-03-25 10:00:00 1997-03-25 10:00:00

كذلك في المثلثات المتساوية الارتفاعات المتساوية

2.00 ggs

10) (1) (2) (3) (4) (5) (6) (7) (8) (9) (10) (11) (12) (13) (14) (15) (16) (17) (18) (19) (20) (21) (22) (23) (24) (25) (26) (27) (28) (29) (30) (31) (32) (33) (34) (35) (36) (37) (38) (39) (40) (41) (42) (43) (44) (45) (46) (47) (48) (49) (50) (51) (52) (53) (54) (55) (56) (57) (58) (59) (60) (61) (62) (63) (64) (65) (66) (67) (68) (69) (70) (71) (72) (73) (74) (75) (76) (77) (78) (79) (80) (81) (82) (83) (84) (85) (86) (87) (88) (89) (90) (91) (92) (93) (94) (95) (96) (97) (98) (99) (100)

۱۰۷۳ هجری قمری

תְּמִימָנָה תְּמִימָנָה תְּמִימָנָה תְּמִימָנָה תְּמִימָנָה תְּמִימָנָה

—(1) תְּמִימָה תְּמִימָה

الآن فتحتى ترى بعينيك، أنت:-

- 5-<sup>ל</sup> פברואר, 1997 |  
(הנפקה הדרגתית) פברואר, 1997, מילגאקי דהן 3473 פ/א-ט-97-9-33-210-III, פתקה  
22-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי פתקה מילגאקי פתקה מילגאקי  
1-פברואר, 1997 |  
(הנפקה הדרגתית) פברואר, 1997, מילגאקי דהן 1-1832 פ/א-ט-97-8-33-210-III, פתקה  
21-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
16 פברואר, 1996 |  
(הנפקה הדרגתית) פברואר, 1996, מילגאקי דהן 1795 פ/א-ט-9-8-33-210-III, פתקה  
20-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
11 פברואר, 1996 |  
(בנק אסא מילגאקי) פברואר, 1996, מילגאקי דהן 142-פ/א-ט-9-33-210-III, פתקה  
19-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
8-פברואר, 1994, מילגאקי דהן 125-פ/א-ט-9-4-503-83, פתקה  
1-פברואר, 1994 |  
17-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
16-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
15-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
14-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
13-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
12-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
11-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
10-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
9-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
8-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
7-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
6-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
5-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
4-<sup>ל</sup> בנק אסא מילגאקי פתקה פתקה מילגאקי, פתקה מילגאקי, פתקה מילגאקי  
3-פברואר, 1995, מילגאקי דהן 2879 פ/א-ט-503-83, פתקה  
2-פברואר, 1995 |  
(הנפקה הדרגתית) פברואר, 1995, מילגאקי דהן 3436 פ/א-ט-503-83, פתקה  
1-פברואר, 1995 |  
7-פברואר, 1995, מילגאקי דהן 3436 פ/א-ט-503-83, פתקה  
6-פברואר, 1995 |  
5-פברואר, 1995 |  
4-פברואר, 1995 |  
3-פברואר, 1995 |  
2-פברואר, 1995 |  
1-פברואר, 1995 |

תְּמִימָנֶה תְּמִימָנֶה תְּמִימָנֶה תְּמִימָנֶה

1421

ՀԵՂԻ ՏԵՐԱՎԻ  
Հ-ԽՈՎ

—ପ୍ରମାଣିତ କାନ୍ଦିଲାରୁ  
 କାନ୍ଦିଲାରୁ ପାଇଁ କାନ୍ଦିଲାରୁ କାନ୍ଦିଲାରୁ  
 କାନ୍ଦିଲାରୁ କାନ୍ଦିଲାରୁ —ପ୍ରମାଣିତ କାନ୍ଦିଲାରୁ  
 —ପ୍ରମାଣିତ କାନ୍ଦିଲାରୁ

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

正德刻

ବ୍ୟାକ୍ ପରେ ମହିନେ ମାତ୍ରାକ୍ଷର 15, 2004

ଶ୍ରୀକୃଷ୍ଣ ମହାପାତ୍ର

116

مکتبہ ملک

תלמוד ברכות טביה ורשותו רשות  
טביה ורשות (18.186 רשות) א' זכורה  
שניהם מ' תלמידי ריש, תלמידיו זכורה  
תלמידי ריש תלמידי ריש תלמידיו זכורה  
ו א' תלמידי ריש תלמידי ריש תלמידיו זכורה  
תלמידי ריש תלמידי ריש תלמידיו זכורה

١٣) طلاقه بجهه همه طلاقه ها را می خواهد  
که از این طلاقه ها ۱۵٪ نسبت به کل طلاقه ها

۱۰۷) **الله** أَنْتَ  
۱۰۸) **الله** أَنْتَ  
۱۰۹) **الله** أَنْتَ  
۱۱۰) **الله** أَنْتَ  
۱۱۱) **الله** أَنْتَ  
۱۱۲) **الله** أَنْتَ  
۱۱۳) **الله** أَنْتَ  
۱۱۴) **الله** أَنْتَ  
۱۱۵) **الله** أَنْتَ  
۱۱۶) **الله** أَنْتَ  
۱۱۷) **الله** أَنْتَ  
۱۱۸) **الله** أَنْتَ  
۱۱۹) **الله** أَنْتَ  
۱۲۰) **الله** أَنْتَ

(ع) سعید پور علیه السلام فتح احمدی

٢٥٣) ملک علیشاد نظری ملکعلی (۱) ملکعلی فتحعلی شاه

رَبِّكَمْ لِلْمُهَاجِرِينَ وَالْمُهَاجِرَاتِ

١٢٣٦ هـ ٢٠١٣ م ١٧ جمادى الآخرة ١٤٣٦ هـ

وَالْمُؤْمِنُونَ وَالْمُؤْمِنَاتُ وَالْمُؤْمِنُونَ وَالْمُؤْمِنَاتُ

١٢-٣-٢٠٢٣

תְּמִימָה תְּמִימָה תְּמִימָה תְּמִימָה תְּמִימָה תְּמִימָה

תְּמִימָה וְבַרְבָּרָה כְּלֵי  
בְּשָׂרֶב וְבַשְׂרָבָן שְׁבָרָבָן  
בְּשָׂרֶב וְבַשְׂרָבָן שְׁבָרָבָן

بِسْمِ اللَّهِ الرَّحْمَنِ الرَّحِيمِ

26 31 Dec 1970 1000 hrs 26 Dec 1970

— ﻢﻠَاطَةٌ ﻓِي ﻢﻠَاطَةٍ

ପାଇଁ କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା କିମ୍ବା

مکالمہ ۲۶ نومبر ۱۹۷۰ء

卷之三

תְּמִימָנִים כְּבָבָיִם

۱۷۰۰ میلادی میان این دو نظر را در میان افراد علمی میانهای از آنها برداشت کردند.

SEC. EXCISE

१२५ विष्णु विष्णु विष्णु विष्णु १२६ २४८

6117-194

וְיַעֲשֵׂה כָּל־בְּנֵי־יִשְׂרָאֵל וְיַעֲשֵׂה כָּל־בְּנֵי־יִשְׂרָאֵל  
וְיַעֲשֵׂה כָּל־בְּנֵי־יִשְׂרָאֵל וְיַעֲשֵׂה כָּל־בְּנֵי־יִשְׂרָאֵל

13131 Shalini Seema

لِكَوْنَةِ مُهَاجِرٍ لِلْمُجْدِفِيَّةِ

۱۴۰-۹۵۱/XXXIII/۲۴/۲۱/۲۰۰۴  
گزارش، راهنمایی: ۲۴ چهارم، ۲۰۰۴

ଶାନ୍ତିର ପ୍ରକଟିତ  
ଶାନ୍ତିର ପ୍ରକଟିତ

ANNEXURE (3)

تیکٹ 637 / XXIII / 2005 / 106 / 2004  
جی ۲۴ ہرگز، 2005ء

ԱՐԵՎ ԸՆԹԱԿԱՆ

ЕМІЛІЯ РЕПІПІ

Digitized by srujanika@gmail.com

# Institute

**ՄԱՍԻՎԻ ԽԱՅ ՀԱՓԱԼԱ ԽԵՂԱՆՐ**

# የኢትዮጵያ ማኅበ ቤተክርስቲያን



(Հայոց առաջնորդության համար պատճենաբառ)

स्तरम् - १

विद्यमान नियम

10 पास या अनुज्ञा-पत्र के लिए प्रार्थना-पत्र (1) ऐसा व्यक्ति जिसने नियम 9 के अधीन अनुज्ञा-पत्र के अधीन अनुज्ञा-पत्र प्राप्त कर लिया है, थोक दुकान से निर्यात करने की प्राप्त कर लिया है, थोक दुकान से निर्यात करने की दशा में, तत्पश्चात् आबकारी आयुक्त को, दो प्रतियों में एक प्रार्थना-पत्र देगा जिसमें निम्नलिखित बातों का उल्लेख होगा :-

(क) परेषिती (कनसाइनी) का नाम और पता, और

(ख) निर्यात की जाने वाली विकृत स्प्रिट, विशेष विकृत स्प्रिट, शोधित स्प्रिट, परिशुद्ध अल्कोहल या एक्स्ट्रान्यूट्रल अल्कोहल की मात्रा।

आबकारी आयुक्त से अनुज्ञा-पत्र प्राप्त करने के पश्चात् आवेदक सम्बन्धित कलेक्टर को एक प्रार्थना-पत्र प्रस्तुत करेगा। प्रार्थना-पत्र के साथ नियम 9 के अधीन प्राप्त अनुज्ञा-पत्र, आबकारी आयुक्त की अनुज्ञा और एक रसीद होगी जिसमें यह दर्शाया गया हो कि प्रार्थी ने निर्यात के जिले में स्थित सरकारी कोषागार में विकृत स्प्रिट या विशेष विकृत स्प्रिट की ऐसी मात्रा के लिए 50 पैसे (पचास पैसे मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शोधित स्प्रिट की ऐसी मात्रा के लिए रु0 2.25 (दो रुपये पच्चीस पैसे मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शुल्क और परिशुद्ध अल्कोहल और एक्स्ट्रान्यूट्रल अल्कोहल की ऐसी मात्रा के लिए रु0 2.50 (दो रुपये पचास पैसे मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शुल्क जमा कर दिया गया है।

(2) आबकारी आयुक्त नियम 11 के अधीन पास या अनुज्ञा-पत्र देने के लिए अनुज्ञा देने की दशा में उक्त प्रार्थना-पत्र की एक प्रति सम्बन्धित कलेक्टर को अग्रसारित करेगा जिसमें थोक दुकान और निर्यात का जिला इंगित करेगा।

एतद्वारा प्रस्तावित नियम

10 पास या अनुज्ञा-पत्र के लिए प्रार्थना-पत्र (1) ऐसा व्यक्ति जिसने नियम 9 के अधीन अनुज्ञा-पत्र प्राप्त कर लिया है, थोक दुकान से निर्यात करने की दशा में, तत्पश्चात् आबकारी आयुक्त को, दो प्रतियों में एक प्रार्थना-पत्र देगा जिसमें निम्नलिखित बातों का उल्लेख होगा :-

(क) परेषिती (कनसाइनी) का नाम और पता, और

(ख) निर्यात की जाने वाली विकृत स्प्रिट, विशेष विकृत स्प्रिट, शोधित स्प्रिट, परिशुद्ध अल्कोहल या एक्स्ट्रान्यूट्रल अल्कोहल की मात्रा।

आबकारी आयुक्त से अनुज्ञा-पत्र प्राप्त करने के पश्चात् आवेदक सम्बन्धित कलेक्टर को एक प्रार्थना-पत्र प्रस्तुत करेगा। प्रार्थना-पत्र के साथ नियम 9 के अधीन प्राप्त अनुज्ञा-पत्र, आबकारी आयुक्त की अनुज्ञा और एक रसीद होगी जिसमें यह दर्शाया गया हो कि प्रार्थी ने निर्यात के जिले में स्थित सरकारी कोषागार में विकृत स्प्रिट या विशेष विकृत स्प्रिट की ऐसी मात्रा के लिए 50 पैसे (पचास पैसे मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शोधित स्प्रिट की ऐसी मात्रा के लिए 50 पैसे (पचास पैसे मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शोधित स्प्रिट और एक्स्ट्रान्यूट्रल अल्कोहल की ऐसी मात्रा के लिए रु0 1.00 (एक रुपया मात्र) प्रति बल्क लीटर की दर से संगणित अनुज्ञा-पत्र शुल्क जमा कर दिया गया है।

(2) आबकारी आयुक्त नियम 11 के अधीन पास या अनुज्ञा-पत्र देने के लिए अनुज्ञा देने की दशा में उक्त प्रार्थना-पत्र की एक प्रति सम्बन्धित कलेक्टर को अग्रसारित करेगा जिसमें थोक दुकान और निर्यात का जिला इंगित करेगा।

आज्ञा से,

बी० सी० चन्दोला,  
सचिव, आबकारी।

Խոհական պատմությունները առաջին անգամ հայոց ազգական պատմություններ էին:

त्रिपुरा-१६७३ (१) / XXIII / २००५ अक्टूबर

၃၁၁။ မြန်မာနိုင်ငံ၊ အလယ်ပါရ

(2) მთავარი სტატუსში გაეცემოს სამართლის მიერ, დრაფტი გვიახლის 31 მაის, 2006 წელის მიერ

4. **ՀԱՅ 1910) (ՅԱՏԱՐԱՄ Կ ԶԵԼԻՆԳՐԸ)** կու ԷԼՎԱ 40 ՊՐԻ ՑԱ ՑԻՒ (1) ՅԱՌ ՑԱ ՑԻՒ (2) ՅԱՌ ՑԱ ՑԻՒ (3) ՅԱՌ ՑԱ ՑԻՒ (4) ՅԱՌ ՑԱ ՑԻՒ (5) ՅԱՌ ՑԱ ՑԻՒ (6) ՅԱՌ ՑԱ ՑԻՒ (7) ՅԱՌ ՑԱ ՑԻՒ (8) ՅԱՌ ՑԱ ՑԻՒ (9) ՅԱՌ ՑԱ ՑԻՒ (10) ՅԱՌ ՑԱ ՑԻՒ (11) ՅԱՌ ՑԱ ՑԻՒ (12) ՅԱՌ ՑԱ ՑԻՒ (13) ՅԱՌ ՑԱ ՑԻՒ (14) ՅԱՌ ՑԱ ՑԻՒ (15) ՅԱՌ ՑԱ ՑԻՒ (16) ՅԱՌ ՑԱ ՑԻՒ (17) ՅԱՌ ՑԱ ՑԻՒ (18) ՅԱՌ ՑԱ ՑԻՒ (19) ՅԱՌ ՑԱ ՑԻՒ (20) ՅԱՌ ՑԱ ՑԻՒ (21) ՅԱՌ ՑԱ ՑԻՒ (22) ՅԱՌ ՑԱ ՑԻՒ (23) / ՃԱՅ- 2004, ՂԱԴԻ 13 ՄԱՅ, 1931 ՅԱ ՖԱՐ

三

תְּהִלָּה - (ט' / ט' / XXIII) / 2005 / 106 / 2004  
גְּבָרִים תְּהִלָּה 24 מַדְאָק, 2005



~~116 2014 214~~

三三

## الطبقة الأولى

此頁：關於中華人民共和國的法律為甚麼稱為「中華人民共和國憲法」？

(2) 은전이전에 31일이상이상 향로가 향로 죄를 31일이상, 향로로, 향로로 31일이상 죄를

中原書局有限公司 (中華書局有限公司) 1994年版, 2005

አንቀጽ 4-1910 ከተማ ስነዎች በተመለከተ የሚከተሉትን ደንብ መካከል ተስተካክለ ይችላል፡፡

MTO40f10-12

三

ફેબ્રુઆરી, 2005

Arqat 1673 / XXIII / 2005 / 106 / 2004

ԱՐԵՎԻ ՀԱՅՈՒԹՅԱՆ

ԵՐԱՆԱԿ ԹԵՂԻՆԻՑ

3752447 03, 1927 舊印頭

ବେଳିଗ୍ରୀ, ପ୍ରଦୀପନାଥାୟ, ୨୫ ଜାନୁଆରୀ, ୨୦୦୫ ଶୋ


(କବ୍ରି କବ୍ରିଜିନ କଲିବା)

第十一章

印譜

မြတ်စွာနှင့် အသုတေသန လူများ မြတ်လုပ်

РБЛДР8 '20k 61ФСН



(Հայոց ըստից այս է բարեկարգ)

၁၀/၀၃-၀၂၅၀၁၇ / ၆၁၁-၂၅၈၂ ၂၉၆၂

卷之四

310

— 24 —

四

( ပြန် ပေါ် ပြန် )

۲۹۱

۱۱۶

(2) የሚገኘውን ማረጋገጫ አቅም ነው በዚህ ማረጋገጥ ተከራክር ይችላል.

2. தாக்க 1 (2)

14615

ପାତା ୫

ብሔሪያ ተቋማ ከፍርድ (የፈትሬ ማቅረቢያ) ቀንነት, ዓዲስ አበባ, 2006

—: ፳፻፲፭ ዓ.ም. በመስቀል

正月八日

ארכיאוגרפיה: פג' 19, חנוך, 2006

<http://647/XXIII> / 2006 / 106 / 2004

ԱՐԵՎԻ ՂԱՎԵԱՆԵ

ପ୍ରକାଶକ ମହାନାନ୍ଦମୁଦ୍ରଣ

210

ବ୍ୟାକୁଳ ପ୍ରକାଶ

( پاہلے ویں ویں )

卷一百一十四

## Witch Hill

6. የኢትዮጵያ-፩, የሚገኘውን የነበረች

5. የተዘጋጀ በቃል ተስፋዎች እና ተስፋዎች / ተስፋዎች እና ተስፋዎች

4. ՀԱՀԱՏ ԽԱՄԱՐՁԿԻՑ, ԲՈՅԵՐԱՄ |

3. മാനുഷി / ശ്രീ ഹരികൃഷ്ണ / മാനുഷി, മാനുഷി

3. בְּנֵי יִשְׂרָאֵל וְבְנֵי כָּל־עַמִּים, בְּנֵי קָרְבָּן וְבְנֵי  
אֶתְנָה וְבְנֵי אֶתְנָה, בְּנֵי קָרְבָּן וְבְנֵי אֶתְנָה.

۱. ای ایلارا کاشانی میخواهم  
۲. ای ایلارا کاشانی میخواهم

—**የሸጋድ ሚኒስቴር** ታደሰ ተመልከት በኋላ ተመልከት ተመልከት ተመልከት

۱۰۶ / ۲۰۰۶ / ۳۳ / ۶۷ : هفتم

## Եկատ Մերժա

۷۹

( ути от от )

1910  
1910

124 204

تاریخ: ۶۴۷ / XLI / 2006 / ۱۰۶ / ۲۰۰۴ آنلاین



by the Governor on 07 June, 2012.

As Passed by the Uttarakhand Legislative Assembly and assented to

(Adhyam Sankhya 03 of 2012).

In pursuance of the provisions of Clause (3) of Article 348 of the Constitution of India, the Governor is pleased to order the publication of the following English translation of The Uttarakhand Excise (Amendment) Act, 2012.

## Miscellaneous

Dated Dehradun, June 08, 2012

І брілл. бібл.

جیلیو ڈیکھو

卷之四

新嘉坡 1986年1月2日  
新嘉坡 1986年1月2日

193 | [www.english-test.net](#) | © 2007 by English-test.net | All rights reserved |

1999 年 12 月 1 日 13-204 129 / 13-143 112.

לְפָנֶיךָ יְהוָה אֱלֹהֵינוּ וְאֲבֹתֵינוּ וְאֲבֹתֵי אֲבוֹתֵינוּ

-: በዚህን ከዚያ ገዢ ማዘረዘሩት ይችላል ተደርጓል

1974-1975 ජාතික සංග්‍රහ ප්‍රධාන මණ්ඩලය සඳහා මුද්‍රාව නො යොමු කළේ

Digitized by srujanika@gmail.com Date: 19-04-2014 Time: 04:04 AM Page: 1910

1. (1) የዚህ ማረጋገጫ የሚከተሉት በኋላ የሚከተሉት ማረጋገጫ (የቅርቡ) የሚያሳይ,

—: मा ए अ पा

Principal Secretary

D.P. Gaikwad,

By Order,

Uttarakhand”

in force from 01 April, 2007 to the context of the State of 2004 dated 13 March, 1931 be deemed to and always to have been 2004 (Amendment) Rules, 1999 published with notification No. 129/13-Export, Import and Export in possession of Rectified Spur (23rd

“Provided further that the rule tenue Uttarakhand Excise Uttarakhand), a proviso shall be inserted as follows:-

Act, 1910 (Act No. 4 of 1910) (as applicable to the State of

After sub-section (1) of section 40 of the United Provinces Excise

Amendment 2. of section 40

Short title and 1. Commencement

(1) This Act may be called the Uttarakhand Excise (Amendment) Act,

2012.

Republic of India, as follows :-

Enacted by the Uttarakhand State Legislative Assembly in the Sixty-third year of the

applicable to the State of Uttarakhand).

further to amend the United Provinces Excise Act, 1910 (Act No. 4 of 1910) (as

Act

An

| ፩፻ | ቀበ መጋሚዎን መሽያጭ

(፩) (፪) የሚከተሉት በቻ ስራውን አገልግሎት የሚያስፈልግ ይችላል

አዲስ ሂሳብ አዲስ በርሃን (የተከተሉትው) የሚያደርግ (በ)

፩፻፲፭-፩፻፲፮ የፌዴራል አገልግሎት ተከራክር ስለሚከተሉት በታች፡

(2) 2007-04.01-04.2007

በፍትህ ተቋ ከፌዴራል ስርዓት የሚከተሉ ቀን መሠረት የሚከተሉ ቀን መሠረት የሚከተሉ ቀን መሠረት

(অসম একাডেমি) ফাইলার, ২০১২

የተጠቀሰ ቢሮው ተያዙ የሚገኘውን ተመሳሳይ ማስተካከል ተከተል ተከተል ተከተል ተከተል

三

డिस्ट्रिक्ट: ಕರ್ನಾಟಕ ಮತ್ತು ವರ್ಷ: 2012

http://353.XXXIII/2012/106/2004

ଶ୍ରୀମଦ୍ଭଗବତ

4-5-2012  
at

፩፻፲፭ የሰነድ በፌዴራል

At Nair Gf (36)